

नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व कार्यालय हेटौँडा, मकवानपुर
(आर्थिक वर्ष २०८०/०८१ तेस्रो त्रैमासिकको विवरण)



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी
नियमावली, २०६५ को नियम ३ को प्रयोजनको लागि जारी गरिएको

स्वतः प्रकाशन (Pro-active Disclosure)
(२०८० माघदेखि चैत्र मसान्तसम्म)



विषय-सूची

सि.नं.	विषय	पेज नं.
१.	कार्यालयको स्वरूप र प्रकृति	१
२.	कार्यालयको काम कर्तव्य र अधिकार.....	१
३.	कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण.....	२
३.१.	सङ्गठन संरचना र वर्तमान अवस्था	२
३.२	स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार कार्यालयमा निम्न बमोजिम शाखाहरु रहेका छन् र यी शाखाहरुको कार्यहरु देहाय अनुसार रहेको छ.....	३-४
४.	कार्यालयबाट प्रदान गरिने सेवा	५-७
५.	सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी	८
६.	सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि	९-१०
७.	निर्णय गर्ने प्रक्रिया र अधिकारी	१०
८.	निर्णय उपर उजुरी सुन्ने अधिकारी	१०
९.	सम्पादन गरेको कामको विवरण	११
९.१	त्रैमासिक अवधिसम्मको कार्य प्रगति विवरण	११
१०.	सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद	१२
११.	ऐन, नियम वा विनियम वा निर्देशिकाको सूची	१२
१२.	आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण	१२
१३.	तोकिए बमोजिमका अन्य विवरण	१३-१८

१. कार्यालयको स्वरूप र प्रकृति:

नेपालको संविधानले परिकल्पना गरेअनुसारको स्वाधिन, समुन्नत एवं आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माण गर्नका लागि सार्वजनिक स्रोतको अधिकतम परिचालन गर्नुपर्दछ । सार्वजनिक खर्च व्यवस्थापनको दिगो र भरपर्दो स्रोतको लागि आन्तरिक राजस्व परिचालनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । आन्तरिक राजस्व परिचालनका लागि नियमन गर्ने निकाय आन्तरिक राजस्व विभाग अन्तर्गत स्थापित यस आन्तरिक राजस्व कार्यालय हेटौंडाले कर प्रणालीलाई स्वच्छ, सरल, पारदर्शी, प्रविधिमैत्री एवं करदातामैत्री बनाई स्वेच्छिक कर सहभागिताको माध्यमबाट राजस्व परिचालनमा प्रभावकारिता ल्याउन प्रयासरत रहेको छ ।

असल कर प्रणालीका आधारभूत सिद्धान्तहरू: तटस्थता, पारदर्शिता, सरलता, समानता र स्वच्छतालाई आत्मसात गर्दै स्वेच्छिक कर सहभागिताको प्रवर्द्धन गरी सरल, आधुनिक, पारदर्शी र दक्ष एवम् व्यवसायिक कर प्रशासनको रूपमा स्थापित हुनको लागि आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९, मूल्य अभिवृद्धि कर ऐन, २०५२ तथा नियमावली, २०५३, अन्तःशुल्क ऐन, २०५८ तथा नियमावली, २०५९, सालवसाली रूपमा जारी हुने आर्थिक ऐन तथा आयकर निर्देशिका, मूल्य अभिवृद्धि कर निर्देशिका, अन्तःशुल्क निर्देशिका, विभागीय परिपत्र एवं निर्देशन अनुसार कार्य सम्पादन गर्न आन्तरिक राजस्व कार्यालय हेटौंडा निरन्तर क्रियाशील र प्रतिवद्ध रहेको छ ।


आन्तरिक राजस्व विभाग अन्तर्गत ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, ४३ वटा आन्तरिक राजस्व कार्यालय र ३९ वटा करदाता सेवा कार्यालयहरू रहेका छन् । उल्लिखित कार्यालयहरूमध्ये यस आन्तरिक राजस्व कार्यालय हेटौंडाको कार्यक्षेत्र मकवानपुर जिल्लाभर रहेको छ ।

२. कार्यालयको काम कर्तव्य र अधिकार:

- व्यक्तिगत, व्यावसायिक र करकट्टी गर्ने स्थायी लेखा नं. जारी गरी करको दायरा विस्तार गर्ने एवं दर्ता खारेजी सम्बन्धी कार्य गर्ने ।
- अन्तःशुल्क इजाजतपत्र जारी एवं सोको नवीकरण गर्ने ।
- द्रुत करपरीक्षण सम्बन्धी कार्य गर्ने ।
- कर परीक्षण, अनुसन्धान गर्ने ।
- आवश्यक कागजात, प्रमाण र मागका आधारमा कर फिर्ता गर्ने ।
- करचुक्ता प्रमाणपत्र जारी गर्ने ।
- करदाता शिक्षा एवं सचेतनाको माध्यमबाट करदातालाई सुसूचित गर्ने ।
- आवश्यक कागजात एवं प्रमाणका आधारमा भौचर संशोधन एवं करसमायोजन सम्बन्धी कार्य गर्ने ।
- बक्यौता असूली सम्बन्धी कार्य गर्ने ।
- बजार अनुगमन गर्ने ।
- जोखिम सूचकमा आधारित गुणस्तरीय कर परीक्षण र प्रभावकारी अनुसन्धान गरी स्वच्छ एवं पारदर्शी कर प्रणालीको विकास गर्ने ।
- ऐन, नियमावली एवं निर्देशिकामा तोकिए बमोजिम तोकिए बमोजिमका कार्यहरू ।

३.कार्यालयमा रहने कर्मचारी संख्या र कार्य विवरण:

३.१. सङ्गठन संरचना र वर्तमान अवस्था



सि.नं.	पद	सेवा/समूह	श्रेणी तह	दरबन्दी अवस्था			कैफियत
				दरबन्दी संख्या	दरबन्दी पूर्ती	दरबन्दी रिक्त	
१	प्रमुख कर अधिकृत	नेपाल प्रशासन/राजस्व	रा.प. द्वितीय	१	१	-	
२	कर अधिकृत	नेपाल प्रशासन/राजस्व	रा.प. तृतीय	६	६	-	
३	कम्प्युटर/सूचना प्रविधि अधिकृत	विविध	रा.प. तृतीय	१	०	१	
४	नायव सुब्बा	नेपाल प्रशासन/राजस्व	रा.प.अनं. प्रथम	६	४	२	
५	लेखापाल	नेपाल प्रशासन/लेखा	रा.प.अनं. प्रथम	१	१	-	
५	डाटा ईन्ट्री सुपरभाईजर/कम्प्युटर अपरेटर	विविध	रा.प.अनं. प्रथम	४	३+ १ (करार)	-	१ करार सेवामा
६	हलुका सवारी चालक	-	श्रेणी विहिन	१	१	-	१ करार सेवामा
७	कार्यालय सहयोगी	-	श्रेणी विहिन	४	३+ १ (करार)	-	१ करार सेवामा
जम्मा				२४	२१	३	

३.२ स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार कार्यालयमा निम्न बमोजिम शाखाहरू रहेका छन् र यी शाखाहरूको कार्यहरू देहाय बमोजिम रहेको छ ।

क. करदाता सेवा शाखा

- व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्ने,
- व्यावसायिक स्थायी लेखा नम्बर जारी गर्ने,
- कारोबारको विवरण अध्यावधिक गर्ने,
- अन्तःशुल्क इजाजत पत्र जारी/नविकरण गर्ने,
- बायोमेट्रिक विवरण लिने,
- अन्तःशुल्क सम्बन्धी कार्य,
- व्यवसायको ठाउँसारी गर्ने,
- कर चुक्ता प्रमाणपत्र जारी गर्ने,
- करदाता शिक्षा सम्बन्धी कार्य गर्ने,
- व्यवसाय दर्ता खारेजी सम्बन्धी कार्य गर्ने,
- आयकर छुट प्रमाण पत्र जारी गर्ने,
- आन्तरिक राजस्व विभागबाट प्राप्त अख्तियारी आम्दानी बाँड्ने,
- विभिन्न खर्च शिर्षकहरूमा खर्च गर्नको लागि गोस्वारा भौचर तयार गर्ने,
- गोस्वारा भौचर अनुसार भुक्तानी आदेश तयार गरी स्वीकृतिका लागि पेस गर्ने,
- स्वीकृत भुक्तानी आदेश को.ले.नि.का. पठाई निकासालिने र खर्च गर्ने,
- कार्यालयमा प्राप्त हुन आएको धरौटी रकम धरौटी खातामा जम्मा गर्ने, नियमानुसार फिर्ता गर्ने, सदरस्याहा गर्ने र फाँटवारी तयार गरी प्रतिवेदन गर्ने,
- आर्थिक प्रशासनसँग सम्बन्धित स्वेस्ता सुरक्षित साथ राख्ने,
- कोष तथा लेखा नियन्त्रक कार्यालयबाट आन्तरिक लेखा परीक्षण गराउने र महालेखापरीक्षकको कार्यालयबाट खटिइआएको टोलीबाट अन्तिम लेखा परीक्षण गराउने,
- कार्यालयको दर्ता, चलानी तथा चिट्ठी पत्र आदानप्रदानलाई व्यवस्थित बनाउने,
- कार्यालयमा आवश्यक पर्ने सामानहरूको खरिद आदेश स्वीकृत गराई खरिद गर्ने,
- खरिद भएका सामानहरूको बिल संलग्न राखी दाखिला रिपोर्ट बनाई जिन्सी खातामा आम्दानी बाँड्ने,
- जिन्सी खाताहरू अद्यावधिक गर्ने,
- कार्यालयमा रहेका प्रयोगमा ल्याउन नसकिने पुराना र जीर्ण जिन्सी सामानहरूको लागत तयार गरी लिलाम सम्बन्धी कार्य गर्ने,
- आर्थिक वर्षको अन्तिममा जिन्सी निरीक्षण गराउने,
- जिन्सी सामानहरू भण्डारमा सुरक्षित साथ राख्ने,
- फाईल संरक्षण, व्यवस्थापन सम्बन्धी कार्य गर्ने,

ख. संकलन शाखा

- मूल्य अभिवृद्धि कर समायोजन सम्बन्धी कार्य गर्ने,
- आयकर तथा मुल्य अभिवृद्धि कर बक्यौता असुली सम्बन्धी कार्य गर्ने,
- कर बक्यौता असुली गर्ने,
- बक्यौता असुली सम्बन्धी कार्य गर्ने,
- राजस्व भौचर संशोधन (Voucher PDCR),
- सम्परीक्षण र फछ्यौट गर्नको लागि पत्राचार, SMS पठाउने, सूचना प्रवाह, संकलन भ्रमण गर्ने, कानूनी कारवाहीमा बैंक खाता रोक्का, सम्पत्ति रोक्का आदि कार्य गर्ने,
- महालेखा परीक्षकको प्रतिवेदनमा औलयाएको बेरुजुको फछ्यौट गरी लगत कट्टाको लागि लेखी पठाउने,
- महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनको दफाहरुको प्रतिक्रिया पठाउने,

ग. कर परीक्षण/अनुसन्धान/कर फिर्ता शाखा

- चालु वर्ष कर परीक्षण (Current Year Audit)
- बजार अनुगमन कार्य गर्ने ,
- जोखिम सूचकमा आधारित कर परीक्षण सम्बन्धी कार्य गर्ने,
- प्रारम्भिक एवं विस्तृत अनुसन्धान सम्बन्धी कार्य गर्ने,
- कर फिर्ता कार्य गर्ने
- EDP based investigation सम्बन्धी कार्य गर्ने,
- आएको गुनासो एवं उजुरीहरुको अध्यावधिक एवं प्रतिवेदन सम्बन्धी कार्य गर्ने,
- दर्ता खारेजी परीक्षण सम्बन्धी कार्य गर्ने,

४.कार्यालयबाट प्रदान गरिने सेवा



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग
आन्तरिक राजस्व कार्यालय हेटौडा, मकवानपुर
नागरिक बडापत्र (CITIZEN CHARACTER)

सि.नं.	सेवाको प्रकार	आवश्यक कागजात तथा प्रक्रिया	शुल्क तथा दस्तुर	लाग्ने समय	शाखा/कोठा काउण्टर	गुनासो सुनुवाई गर्ने व्यक्ति
१	व्यक्तिगत स्थायी लेखा नं. (PPAN) व्यवसायिक स्थायी लेखा नं. (BPAN) तथा मूल्य अभिवृद्धि कर (VAT) मा दर्ताको लागि	आन्तरिक राजस्व विभागको वेब साइट ird.gov.np मा Taxpayer Portal को Integrated Tax System मा गई Registration अन्तर्गत आफ्नो लागि तोकिएको फाराम प्रविष्टि गरी Submission नम्बर प्राप्त गरी उक्त दर्ता विवरण प्रिन्ट गरी देहायका कागजात सहित कार्यालयमा पेश गर्नुपर्ने । व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) लिनको लागि: • नागरिकता प्रमाणपत्रको प्रतिलिपि • नागरिक एप मार्फत आवेदन गर्दा हुने • गैर नेपाली नागरिकको लागि आधिकारीक परिचयपत्र प्रतिलिपि • रोजगारदाताले रोजगारी प्रमाणित गरेको पत्र व्यक्तिगत (प्रोप्राइटरसीप) फर्मको लागि: • व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपि • नागरिकता प्रमाणपत्रको प्रतिलिपि • आफ्नै घरमा कारोबार गर्ने भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि • बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि • वडा दर्ता प्रमाणपत्र संलग्न हुनुपर्ने • गैर नेपाली नागरिकको लागि आधिकारीक परिचयपत्रको प्रतिलिपि • यस अघि PPAN लिई सकेको भएमा सो कार्ड पेश गर्ने वा PPAN नम्बर उल्लेख गर्नुपर्ने निकायको लागि: • प्रबन्ध पत्र एवं नियमावली वा साभेदारी सम्झौतापत्र वा विधानको प्रतिलिपि • कम्पनीको सञ्चालक वा साभेदारहरू वा संस्थाको कार्यसमितिका पदाधिकारीहरूको नागरिकताको प्रतिलिपिहरू • PAN दर्ता गर्ने तथा फोटो टास गरी प्रमाणपत्र लिने व्यक्तिको अधिकारपत्र र माइन्टुट लगायत कागजातका प्रतिलिपिहरू । • निकाय/संस्थाको छाप र स्थायी लेखा नम्बर लिने पत्र • निकायको आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि • बहाल/भाडामा भए घर/जग्गा भाडाको सम्झौतापत्रको प्रतिलिपि निकायको संयुक्त उपक्रम (Joint Venture) को लागि • फर्महरू बीचको सम्झौता र प्रबन्धपत्र • सबै फर्महरूको कर चुक्ताको प्रमाणपत्र • कार्य प्रदान गर्ने निकायसगको सम्झौतापत्र वा आसयपत्र • साभेदारहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि • ठेक्का इजाजत (नविकरण भएको) प्रतिलिपि र छाप • सबै फर्महरूको स्थायी लेखा नं. प्रमाणपत्रको प्रतिलिपि	शुल्क नलाग्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १	प्रमुख कर अधिकृत

सि.नं.	सेवाको प्रकार	आवश्यक कागजात तथा प्रक्रिया	शुल्क तथा दस्तुर	लाग्ने समय	शाखा/कोठा काउण्टर	गुनासो सुनुवाई गर्ने व्यक्ति
२	व्यवसायसँग सम्बन्धित विवरण परिवर्तन गर्नको लागि (जस्तै: शाखा थप गर्न, व्यवसायको नाम, ठेगाना, उद्देश्य परिवर्तन लगायतका कार्य)	परिवर्तन गरिनुपर्ने विषयसँग सम्बन्धित आवश्यकता पर्ने देहायका कागजात सहित निवेदन पेश गर्नुपर्ने : - स्थायी लेखा नम्बर दर्ताको प्रमाणपत्र - सम्बन्धित निकायबाट प्रमाणित भएको संसोधन गर्नुपर्ने विषयका प्रमाणहरू - तोकिएको ढाँचामा शाखाको पूर्ण विवरण - बहालमा भए सम्मौता, आफ्नै घर भएमा जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १	प्रमुख कर अधिकृत
३	कर छुटको प्रमाण पत्र लिनको लागि (आयकर ऐन, २०५८ को दफा २(घ) सँग सम्बन्धित संस्थाको लागि)	- संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि - स्थायी लेखा नम्बर दर्ताको प्रमाण पत्र - लेखा परीक्षण प्रतिवेदन एवं प्रमाणित वित्तीय विवरण सहितको निवेदन	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १	प्रमुख कर अधिकृत
४	अन्तःशुल्क दर्ता एवं नवीकरणको लागि	- स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि - सम्बन्धित स्थानीय तह सिफारिस पत्र - रीत पूर्वक भरिएको दरखास्त फारम - नवीकरणको लागि इजाजतको सकलप्रति लिइ आउनु पर्नेछ । - online माफर्त पनि गर्न सकिनेछ ।	नियमानुसार	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १	प्रमुख कर अधिकृत
५	कर चुक्ता प्रमाण पत्रको लागि (निकाय)	- सम्बन्धित आ.व. सम्मको आय विवरण लगायत सबै विवरणहरू दाखिला भएको - गत आ.व. को कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि - पहिलो पटक कर चुक्ता प्रमाण पत्र लिने करदाताले विगत ४ (चार) आर्थिक वर्षको आय विवरण र सो साथ आवश्यक कागजात पेश गर्नुपर्ने - सबै प्रकारको कर बक्यौता तथा बेरुजु नरहेको र कर सम्बन्धी कुनै दायित्व बाक्की नरहेको - आफूले अग्रिम करकट्टी गरी दाखिला गर्नुपर्ने कर तथा विवरण दाखिला भएको - तोकिएको ढाँचामा दरखास्त फारम पेश गर्नुपर्ने - प्रतिनिधि भएमा अख्तियारी पत्र अख्तियारी पाउनेको परिचय पत्र भएको	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १, २	प्रमुख कर अधिकृत
६	कर संकलन शाखा	मूल्य अभिवृद्धि कर समायोजन: - सम्बन्धित कार्यालयको भुक्तानी विवरण - मूल्य अभिवृद्धि कर खरिद खाता, बिक्री खाता एवं सम्बन्धित बीजकहरू - पूरा व्यहोरा खुलाइएको निवेदन भौचर संसोधन: - व्यहोरा खुलाइएको निवेदन साथै दाखिला भएको बैंक भौचर सकल प्रति	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	संकलन शाखा भ्याल नं. ५, ७	प्रमुख कर अधिकृत
७	कर परीक्षण तथा अनुसन्धान शाखा	- कार्यालयबाट माग भएका प्रमाण, विवरण तथा कागजातहरू परीक्षणका लागि उपलब्ध गराउने - आवश्यकता अनुसार कारोवारस्थलको भ्रमण, निरीक्षण गर्न सहयोग गर्ने - परीक्षण तथा अनुसन्धानमा पूर्ण सहयोग गर्ने	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	कर परीक्षण तथा कर फिर्ता शाखा कोठा नं. १०५, १०६, १०७	प्रमुख कर अधिकृत
८	फायल व्यवस्थापन कक्ष	- पूरा व्यहोरा खुलाइएको निवेदन - गत आ.व. सम्मको आय विवरण लगायत सबै विवरणहरू दाखिला भएको र कर चुक्ता भएको - सम्बन्धित निकायमा व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	भ्याल नं. २	प्रमुख कर अधिकृत

सि.नं.	सेवाको प्रकार	आवश्यक कागजात तथा प्रक्रिया	शुल्क तथा दस्तुर	लाग्ने समय	शाखा/कोठा काउण्टर	गुनासो सुनुवाई गर्ने व्यक्ति
९	कर विवरण, आय विवरण बुझाउने तथा कर दाखिला गर्ने	- शुरूमा एकपटक कार्यालयमा निवेदन पेश गरी User Name र बनाई Password लिने - विवरण दाखिला करदाता स्वयंले विद्युतीय माध्यमबाट Online प्रविष्टि गर्ने - विवरण बमोजिमको दाखिला गर्नुपर्ने कर रकम तोकिएको बैंकमा दाखिला गर्ने - विद्युतीय माध्यम (e-payment) बाट समेत तोकिएको रकमसम्मको कर भुक्तानी गर्न सकिने - डे.०१ आय विवरण बैंक भौचरमा भरेर तिर्नुपर्ने कर रकम सोही भौचरबाट बैंक दाखिला गर्ने वा कनेक्ट आई.पी.एस. को माध्यमबाट कर भुक्तानी र विवरण दाखिला हुने - डे.०१, डे.०२ आय विवरण कर चुक्ता समेत स्वचालित रूपमा प्राप्त हुने	शुल्क नलार्ने	विद्युतीय माध्यमबाट जुनसुकै समय तत्कालै गर्न सकिने	भ्याल नं. ६ कार्यालय भित्र रहेका बैंक	कार्यालयको सहायत कक्ष, कर अधिकृत, प्रमुख कर अधिकृत
१०	दर्ता स्थगन तथा खारेजी	- व्यवसाय दर्ता गरेको निकायबाट खारेजी वा लगतकट्टा गरेको पत्र - स्थगन वा खारेजी माग गरेको रीतपूर्वकको निवेदन, मू.अ. कर खारेजीको लागि अनुसूची ११ समेत - कर परीक्षणको लागि माग भएका प्रमाण, विवरण तथा कागजातहरू परीक्षणका लागि उपलब्ध गराउने - आवश्यकता अनुसार कारोबारस्थलको भ्रमण, निरीक्षण गर्न सहयोग गर्ने - परीक्षण तथा अनुसन्धानमा पूर्ण सहयोग गर्ने	शुल्क नलार्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १, ५	
११	User Id र Password प्राप्त गर्नको लागि	- पुरा व्यहोरा खुलाएको निवेदन - स्थायी लेखा नम्बरको प्रतिलिपि	शुल्क नलार्ने	सोही दिन	करदाता सेवा शाखा भ्याल नं. १	प्रमुख कर अधिकृत
१२	कर फिर्ताको लागि	- मूल्य अभिवृद्धि करको लागि अनुसूची १० बाट माग गरी कार्यालयमा जानकारी गराउने - तोकिएको आवश्यक विवरणहरू तयार गरी परीक्षणको लागि खाता एवं बीजकहरू पेश गर्ने - फिर्ता माग गरेको बढी दाखिला भएको रकमको प्रमाण पेश गरी सुनिश्चित गराउने	शुल्क नलार्ने	सम्बन्धित एनले तोकेको अवधि भित्र	कर परीक्षण तथा कर फिर्ता शाखा कोठा नं. १०५, १०६, १०७	प्रमुख कर अधिकृत

५. सेवा प्रदान गर्ने शाखा र जिम्मेवार अधिकारी

सि.नं.	शाखा	कर्मचारीको नाम	पद	कैफियत
	कार्यालय प्रमुख	तुलसी प्रसाद भट्टराई	प्रमुख कर अधिकृत	
१	करदाता सेवा शाखा	प्रेम प्रसाद तिमिसिना	कर अधिकृत	
		इनेश कुमार श्रेष्ठ	टा.ना.सु.	
		सन्देश लामिछाने	नायब सुब्बा	
		सुमन आचार्य	कम्प्युटर अपरेटर	
		उजल थापा मगर	लेखापाल	आर्थिक/लेखा
		मिरा लुईटेल	डा.ई.सु. (करार)	प्यान दर्ता/संशोधन
		जमुना फुयाल	डा.ई.सु. (करार)	प्यान दर्ता/संशोधन
		कृष्ण प्र ढुंगाना	का.स. (रा.प.अनं. पाचौं)	फाइलिङ्ग
		सिता खड्का	का.स. (रा.प.अनं. पाचौं)	दर्ता/चलानी
		दिप नारायण पुडासैनी	का.स. (रा.प.अनं. पाचौं)	दर्ता/चलानी
		राजिव रिमाल	ह.स.चा. (करार)	
२	संकलन शाखा	हरिकृष्ण दाहाल	का.स. (करार)	
		उद्धव प्रसाद अधिकारी	कर अधिकृत	
		जनकराज ढकाल	नायब सुब्बा	अन्तःशुल्क समेत
		राहुल प्र. जयसवाल	कम्प्युटर अपरेटर	
३	कर परीक्षण/अनुसन्धान/ करफिर्ता शाखा	सबिना खड्गी	कम्प्युटर अपरेटर	
		गुणराज भण्डारी	कर अधिकृत	
		पुरुषोत्तम गजुरेल	कर अधिकृत	
		निरज काफ्ले	कर अधिकृत	
		कमल प्रसाद अर्याल	कर अधिकृत	
		शुभलक्ष्मी लामा	नायब सुब्बा	
		प्रमिला अधिकारी	नायब सुब्बा	

६.सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	जिम्मेवार शाखा
१	व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (PPAN) दर्ता	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
२	विथहोल्डर स्थायी लेखा नम्बर (WPAN) दर्ता	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
३	मूल्य अभिवृद्धि कर (VAT) दर्ता	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
४	करदाताको बायोमेट्रिक	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा
५	अन्तःशुल्क ईजाजत पत्र जारी/नविकरण	ईजाजत अनुसारको राजस्व रकम दाखिला गर्नुपर्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा (Online बाट करदाता आफैले राजस्व बुझाउन र नविकरण गर्न सकिने)
६	कर चुक्ता प्रमाणपत्र	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा (D1/ D2 को विवरण करदाता आफैले Online बाट बुझाउन र करचुक्ता प्राप्त गर्न सकिने)
७	आयकर छुट प्रमाण पत्र जारी गर्ने	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
८	कर विवरण र आय विवरण रुजु गर्ने	विवरण अनुसारको राजस्व दाखिला गर्नु पर्ने	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
९	विद्युतीय बीजक अनुमति प्रदान	निःशुल्क	आवश्यक कागजात सहित पेश तथा स्थलगत निरीक्षण भएमा सोही दिन	करदाता सेवा शाखा
१०	करदाताको कारोबार स्थलको ठाउँसारी, कारोबार थप लगायत सुरु दर्ता निकायबाट भएको संशोधनलाई अद्यावधिक	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा
११	राजस्व भौचर संशोधन	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	सङ्कलन शाखा
१२	कर बक्यौता हिसाब मिलान	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	सङ्कलन शाखा
१३	कर परीक्षण/अनुसन्धान	निःशुल्क	आवश्यक कागजात प्रमाण पेश गरेको आधारमा	कर परीक्षण शाखा
१४	मूल्य अधिवृद्धि कर समायोजन	निःशुल्क	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	सङ्कलन शाखा
१५	स्थायी लेखा नम्बर स्थगन/खारेजी	नियमानुसार	आवश्यक कागजात सहित पेश भएमा सोही दिन	करदाता सेवा शाखा/ सङ्कलन शाखा
१६	दर्ता, चलानी, फाराम, निवेदनको ढाँचा र Help Desk	निःशुल्क	सोही दिन	करदाता सेवा शाखा (दर्ता / चलानी / फाइलिङ्ग / सोध-पुछ/Help Desk)

द्रष्टव्यः

- भुक्तानी गर्नुपर्ने राजस्व रकम विद्युतीय माध्यमबाट वा बैङ्कमा दाखिला गर्ने प्रवन्ध रहेको छ । त्यसरी दाखिला हुने राजस्व रकम बाहेक कार्यालयमा पेस गर्ने निवेदन, विवरण तथा फारामहरू एवं सबै प्रकारका सेवा बापत कुनै शुल्क, दस्तुर बुझाउनु नपर्ने ।
- बायोमेट्रिक दर्ताका लागि सम्बन्धित करदाता स्वयम् अनिवार्य उपस्थित हुनुपर्ने । अन्य कार्यका लागि करदाता उपस्थित हुन नसकेमा अख्तियारनामा सहित करदाताको प्रतिनिधि उपस्थित हुनुपर्ने ।
- माथि उल्लेखित समयावधि सबै कागजात पेस भएको र सामान्य अवस्थामा भएमा बढी कार्यचाप (भिड) भएको अवस्थामा पालो प्रणाली अनुसार सेवा दिईने ।
- सेवा प्रवाहका सम्बन्धमा कुनै गुनासो वा सुझाव भएमा सूचना अधिकृत/सम्बन्धित शाखाका कर अधिकृत एवं कार्यालय प्रमुख समक्ष मा सम्पर्क राख्न सकिने । साथै कार्यालयमा रहेको सुझाव पेटीकामा वा टेलिफोनबाट वा इमेलमा समेत गुनासो तथा सुझाव राख्न सकिने ।

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

ना.सु/कम्प्युटर अपरेटर/कर अधिकृतबाट टिप्पणी उठान/पेस भई प्रमुख कर अधिकृत (कार्यालय प्रमुख)बाट निर्णय हुने व्यवस्था छ ।

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

कार्यालयबाट हुने निर्णयका सम्बन्धमा उजुरी सुन्ने अधिकारी यस कार्यालयका प्रमुख कर अधिकृत तथा आन्तरिक राजस्व विभागका महानिर्देशक ।

९.सम्पादन गरेको कामको विवरण

९.१ त्रैमासिक अवधिसम्मको कार्य प्रगति विवरण

यस कार्यालयबाट आ.व. २०८०/०८१ को चैत्र मसान्त सम्ममा सम्पादन भएका मुख्य मुख्य कार्यहरु देहाय बमोजिम रहेका छन्:-

क्र. सं.	परिसूचक	चैत्र महिनासम्मको लक्ष्य	कार्य प्रगति	प्रगति (%)	कै.
१	राजस्व सङ्कलन (रु.)	६,२९,५५,०५,७६०।-	४,५५,३४,२९,८२०।-	७२	
२	बक्यौता संकलन (रु.) (IT+VAT)	१४,१९,४४,३००।-	११,२८,१७,६२०।-	७९	
३	बजार अनुगमन (संख्या)	९०	१८६	२०७	
४	बजार अनुगमनबाट शुल्क तथा जरिवाना (रु.)	७७,४००।	२९९,०००।	३८६	
५	अनुगमन र समन्वयबाट दर्ता (संख्या)	२७	४१	१५२	
६	व्यावसायिक स्थायी लेखानम्बर दर्ता (संख्या)	२७८१	१९३४	७०	
७	कानूनी कारवाहीबाट मूल्य अभिवृद्धि करमा दर्ता (संख्या)	१२	१७	१४२	
८	अन्तःशुल्क नवीकरण (संख्या)	१४८०	१४४७	९८	
९	मूल्य अभिवृद्धि कर दर्ता परीक्षण (संख्या)	२७	२४	८९	
१०	द्रुत कर परीक्षण (रु.)	८,४०,०००।-	५,२२,०५०।-	६२	
११	करदाता शिक्षा (संख्या)	९	१६	१७८	
१२	करदाता शिक्षामा सहभागी (संख्या)	२७०	८८३	३२७	
१३	बायोमेट्रिक अद्यावधिक संख्या	११४७	१८९८	१६५	
१४	झुट्टा तथा नक्कली विजक अनुसन्धान (संख्या)	९	९	१००	

यस कार्यालयको चैत्र मसान्त सम्मका करदाता दर्ता सम्बन्धी विवरण

सि.नं.	दर्ता विवरण	संख्या
१	आय कर दर्ता	३२७८८
२	मू.अ.करमा दर्ता	५६८१
३	अन्तःशुल्क दर्ता	१६१५
४	WPAN	६७३
५	PPAN	७४४०९
जम्मा		११५१६९

१०. सूचना अधिकारी र कार्यालय प्रमुखको नाम र पद

कार्यालय प्रमुखको विवरण :-

कार्यालय प्रमुखको नाम/थर :- श्री तुलसी प्रसाद भट्टराई

पद, सेवा, समूह, श्रेणी :- प्रमुख कर अधिकृत, नेपाल प्रशासन, राजस्व, राजपत्रांकित द्वितीय

ईमेल :- iro18@ird.gov.np

सम्पर्क नं.:- ०५७-५२३१०१ वा ९८५५०७०३०८

सूचना अधिकारीको विवरण :-

सूचना अधिकारीको नाम/थर :- श्री गुणराज भण्डारी

पद, सेवा, समूह, श्रेणी :- कर अधिकृत, नेपाल प्रशासन, राजस्व, राजपत्रांकित तृतीय

ईमेल :- iro18@ird.gov.np

सम्पर्क नं.:- ०५७-५२३१०१ वा ९८५५०७५३०८

११. ऐन, नियम वा विनियम वा निर्देशिकाको सूची

- आयकर ऐन, २०५८
- आयकर नियमावली, २०५९
- मूल्य अभिवृद्धि कर ऐन, २०५२
- मूल्य अभिवृद्धि कर नियमावली, २०५३
- अन्तःशुल्क ऐन, २०५८
- अन्तःशुल्क नियमावली, २०५९
- सार्वजनिक खरिद ऐन, २०६३
- भ्रमण खर्च नियमावली, २०६४
- आयकर निर्देशिका
- मूल्य अभिवृद्धि कर निर्देशिका
- अन्तःशुल्क निर्देशिका
- मदिरा ऐन, २०३१, मदिरा नियमहरू, २०३३
- विद्युतीय बीजक सम्बन्धी कार्यविधि, २०७४
- पुँजीगत लाभकर सम्बन्धी निर्देशिका, २०७२
- सालवसाली रुपमा जारी हुने आर्थिक ऐनहरू

१२. आम्दानी खर्च तथा आर्थिक कारोवार सम्बन्धी अद्यावधिक विवरण (चालु एवं पुँजीगत)

- विनियोजन तर्फको बेरुजु नभएको
- आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेट र खर्चको विवरण निम्न तालिकामा प्रस्तुत गरिएको छ ।

विवरण	विनियोजित	खर्च	बाँकी	कैफियत
चालु	२,४९,४७,०००।-	१,४२,३७,७८४.०३।-	१,०७,०९,२१५.९७।-	
पुँजीगत	५,००,०००।-	३,९८,११९।-	१,०१,८८१।-	

१३. तोकिए बमोजिमका अन्य विवरण

- क. सूचना अधिकारी एवं गुनासो सुन्ने अधिकारी तोकिएको ।
- ख. सूचनापाटीको व्यवस्था गरिएको ।
- ग. सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिम सूचना अधिकारी नियुक्त गरी निजका लागि छुट्टै फोन नम्बरको व्यवस्था गरिएको ।
- घ. स्वतः प्रकाशन (Pro-active Disclosure) कार्यालयबाट भए गरेका मुख्य-मुख्य कार्यहरूको त्रैमासिक रूपमा स्वतः प्रकाशन गरिएको तथा कार्यालयको Website, Facebook, सूचनापाटीमा राख्ने र जिल्ला प्रशासन कार्यालयमा समेत पठाउने गरिएको ।
- ङ. सेवाग्राही/करदाताहरू कार्यालय परिसरमा छिर्ने वित्तिकै सजिलै देख्ने गरी सूचना अधिकारीको नाम, पद, सम्पर्क नं., ईमेल फोटो सहित विवरण उल्लेख गरी फ्लेक्स बोर्ड राखिएको ।
- च. नेमप्लेट र परिचयपत्रमा समेत सूचना अधिकारी भनी उल्लेख गरिएको ।
- छ. सूचनाहरू विभिन्न पत्र पत्रिका, वेबसाईट, फेसबुक पेज एवं करदाता शिक्षा मार्फत खुलासा गरिएको ।
- ज. औपचारिक निवेदन मार्फत सूचनाको हक प्रयोग गरी सूचना माग गरेको निवेदन र सूचना प्रवाह गर्दा राख्नु पर्ने छुट्टै अभिलेख राख्न गरिएको ।
- झ. सूचनाको हकको प्रयोग परिचालन सम्बन्धमा संगठन भित्र अन्तरक्रिया/छलफल गरिएको ।
- ञ. कानून बमोजिम सूचना माग गर्दा सहज ढंगबाट सूचना प्रदान गरिएको ।
- ट. वेबसाईटमा कार्यालय प्रमुख र सूचना अधिकारीको नाम/पद/ईमेल/सम्पर्क नं. फोटो आदि उल्लेख गरिएको ।
- ठ. कार्यालयको सम्पादित कार्यहरूको समीक्षा तथा आगामी योजना र रणनीति सम्बन्धमा छलफल गरी निर्णय गर्न मासिक बैठक नियमित रूपमा गरिएको ।
- ड. विद्युतीय सुशासन सम्बन्धी
 - करदाताहरूलाई कर सम्बन्धी सूचना जानकारी एवं Online मार्फत समेत सेवा प्रवाह गर्ने गरिएको ।
 - अनलाईन पोर्टल समेतको प्रयोगबाट करदातालाई सहजीकरण मूलतः भौचर सिर्जना गर्न, विवरण प्रविष्ट गर्न, आवेदन सम्प्रेषण गर्ने आदि कार्य समेत सेवा लिने र सेवा प्रदान गरिएको ।
 - कार्यालयको नाममा फेसबुक पेज सञ्चालन गरी कार्यालयसँग सम्बद्ध सूचना सम्प्रेषण गरिएको ।
- ढ. करदाताहरूको गुनासो सङ्कलन तथा सुनुवाइका लागि उजुरी पेटिकाको व्यवस्था गरिएको
- ण. करदाता/सेवाग्राहीहरूका लागि कार्यालय परिसर भित्र शुद्ध पिउने पानीको व्यवस्था गरिएको ।

- त. करदाता/सेवाग्राहीहरूका लागि शौचालयको व्यवस्था र सोको सरसफाइमा विशेष ध्यान दिइएको ।
(महिला तथा पुरुष दुवैको लागि अलग-अलग रहेको)
- थ. करदाता शिक्षा तथा कर सचेतना कार्यक्रम मार्फत् करदाताहरूलाई कर कानूनको पालना, कानूनमा भएका परिवर्तित व्यवस्था तथा सरकारप्रदत्त छुट, सुविधा र सहूलियतका बारेमा जानकारी गराउने ध्येयले मकवानपुर जिल्लाका विभिन्न स्थानमा गई करदाता शिक्षा/सचेतना कार्यक्रम सञ्चालन गर्ने गरिएको ।
- द. व्यवसायीलाई करको दायरामा ल्याउन र कर कानूनको परिपालना गराउन नियमित रूपमा बजार अनुगमन गर्ने गरिएको ।
- ध. सेवाग्राहीमैत्री भौतिक संरचना अन्तर्गत अपाङ्ग मैत्री ज्याम्प, करदाताहरू बस्ने मेच, टेबलको व्यवस्था गरिएको ।

माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतज्यू सहितको टोलीबाट आन्तरिक राजस्व कार्यालय, हेटौँडाको अनुगमन



मिति २०८०/०९/०३ का दिन माननीय अर्थमन्त्री डा. प्रकाश शरण महतज्यू सहितको टोलीबाट आन्तरिक राजस्व कार्यालय, हेटौँडाको अनुगमन सम्पन्न भएको। अनुगमनको क्रममा प्रमुख कर अधिकृत श्री तुलसी प्रसाद भट्टराईले कार्यालयको आ.व. २०८०/८१ को कार्यगत प्रगति, राजस्व संकलनमा भएका समस्या एवं राजस्व संकलनका लागि

कार्यालयले गरिरहेका प्रयासहरूको बारेमा मा. मन्त्रीज्यूलाई जानकारी गराउनु भयो। अनुगमन पश्चात् माननीय मन्त्रीज्यूले करको दायरा एवं कर संकलन बढाउने लगायतका विषयमा कार्यालयलाई विविध निर्देशन दिनु भएको थियो।

विद्यार्थीहरूलाई कर सम्बन्धी शिक्षामूलक कार्यक्रम



जिज्ञासा समेत समाधान गर्नुभएको थियो ।

मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडाको संयोजनमा आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई कर सम्बन्धी विभिन्न शिक्षामूलक जानकारी गराउँदै कर अधिकृत श्री प्रेम प्रसाद तिमिसनाले कर सम्बन्धी विविध विषयमा कर शिक्षामूलक प्रस्तुति प्रस्तुत गर्दै विद्यार्थीहरूको

उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा करदाता शिक्षा कार्यक्रम



कर सम्बन्धी विविध विषयमा कर शिक्षामूलक प्रस्तुति प्रस्तुत गर्दै सहभागीहरूको जिज्ञासा समेत समाधान गर्नु भएको थियो ।

उद्योग वाणिज्य महासंघ, बागमती प्रदेश महिला उद्यमी विकास समितिको संयोजनमा आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट २०८० चैत १९ गते सोमबार करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको । हेटौँडास्थित एभोकाडो एण्ड आर्किड रिसर्ट प्रा.ली.मा आयोजित उक्त कार्यक्रममा कर अधिकृत श्री प्रेम प्रसाद तिमिसनाले

कारोबारको आधारमा मूल्य अभिवृद्धि करमा दर्ता गर्ने, आयकरको दोस्रो किस्ता दाखिला गर्ने, नलफाईलर घटाउने, बक्यौता असुली लगायतका कर सम्बन्धी विविध विषयमा करदाता शिक्षा कार्यक्रम



आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट मकवानपुर उद्योग वाणिज्य संघको समन्वयमा २०८० चैत २३ गते हेटौँडा-२ स्थित पल्पसा प्याराडाइजमा आयोजित करदाता शिक्षा एवं अन्तरक्रिया कार्यक्रममा कारोबारको आधारमा मूल्य अभिवृद्धि करमा दर्ता गर्ने, आयकरको दोस्रो किस्ता दाखिला गर्ने, नलफाईलर घटाउने, बक्यौता असुली लगायतका कर सम्बन्धी विविध विषयमा करदाता शिक्षा कार्यक्रम सम्पन्न भयो।

राजस्व सम्बन्धी विविध विषयमा नेपाल अडिटर्स एसोसिएसन (अडान) सँग छलफल तथा अन्तरक्रिया



मिति २०८० चैत २५ गते आइतबारका दिन आन्तरिक राजस्व कार्यालय हेटौँडाबाट राजस्व सम्बन्धी विविध विषयमा नेपाल अडिटर्स एसोसिएसन (अडान) सँग छलफल तथा अन्तरक्रिया

कार्यक्रम सम्पन्न भयो। कार्यालयको सभाहलमा संचालित सो कार्यक्रममा आयकरको दोस्रो किस्ता दाखिला गर्ने, आयकर तथा मू.अ.कर ननफाईलर घटाउने, बक्यौता असुली गर्ने लगायतका विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो।

व्यावसायिक स्थायी लेखा नम्बर (PAN) दर्ता गर्ने करदाताहरूले जान्ने पर्ने केही कुराहरू

- स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र र कर पाटी आफ्नो कारोबारस्थलमा सबैले देख्ने ठाउँमा राख्नु पर्छ।
- करपाटी:- आयकरमा दर्ता भएकोले पहिलो पृष्ठभूमिमा कालो अक्षर, मूल्य अभिवृद्धि करमा समेत दर्ता हुनेले हरियो पृष्ठभूमिमा सेतो अक्षर र मूल्य अभिवृद्धि करमा दर्ता हुनु नपर्ने कारोबार गर्नेले सेतो पृष्ठभूमिमा रातो अक्षरले लेखिएको हुनु पर्दछ र यसको आकार ३० सेन्टिमिटर लम्बाई र १० सेन्टिमिटर चौडाईको हुन्छ।
- खरिद/बिक्री/मौज्दात खाता तयार गरी करदाता स्वयंले आर्थिक वर्षको शुरुमै प्रमाणित गरी राख्नु पर्छ। आफूले गरेको खरिद बिक्री कारोबारको अभिलेख तत्तत् खातामा दैनिक रूपमा राख्नु पर्दछ। साथै कारोबारसँग सम्बन्धित सम्पूर्ण कागजातहरू आयकरमा मात्र दर्ता हुनेले ५ वर्ष र मू.अ.करमा दर्ता हुनेले ६ वर्षसम्म सुरक्षित राख्नु पर्छ।
- प्रत्येक बिक्रीमा बिजक (बिल) जारी गर्नु पर्छ तथा खरिद गर्दा समेत बिक्रेताबाट बिजक लिनु पर्छ। बिक्री बिजक प्रत्येक नयाँ आर्थिक वर्षमा १ नं. बाट शुरु भई सिलसिलेवार हुनुपर्छ।
- प्रत्येक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र (साउन १ गते देखि असोज मसान्त भित्र) मा आय विवरण पेश गर्नु पर्छ। किस्ताबन्दीमा कर दाखिला गर्नु पर्नेले प्रत्येक आय वर्षको पुस, चैत र असारमा अनुमानित आय विवरण समेत पेश गर्नुपर्छ।
- कर्मचारीलाई दिने पारिश्रमिक, ज्याला तथा अन्य भुक्तानीमा अग्रिम करकट्टी गर्नुपर्छ। अग्रिम करकट्टी गरिएको रकम अर्को महिनाको २५ गते भित्र राजस्व दाखिला गरी अनिवार्य रूपमा ETDS समेत गर्नुपर्दछ।
- व्यावसायिक फर्मको शाखा थपघट, उद्देश्य परिवर्तन, ठेगाना परिवर्तन लगायतका कुनै विवरण परिवर्तन भएमा अनिवार्य रूपमा सोको जानकारी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा १५ दिनभित्र गराउनु पर्दछ।
- व्यावसायिक कारोबार नभएमा या बन्द भएमा शुरु व्यवसाय दर्ता गरेका सम्बन्धित निकायहरूबाट व्यवसाय खारेजी/लगतकट्टाको प्रमाण लिई यथाशीघ्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा प्यान स्थगनको लागि निवेदन दिनुपर्छ।

मूल्य अभिवृद्धि कर (मू.अ.कर) मा समेत दर्ता हुनेले

- प्रत्येक महिनाको खरिद/बिक्री विवरण, मु.अ. कर विवरण तथा मु.अ. कर रकम समेत अर्को महिनाको २५ गते भित्र अनिवार्य रूपमा दाखिला गर्नुपर्छ।
- मू.अ.कर ऐन बमोजिम बुझाउनु पर्ने रकम म्याद भित्र दाखिला नगरेमा बुझाउन बाँकी रकममा वार्षिक १५ प्रतिशतका दरले व्याज, सो रकममा वार्षिक १० प्रतिशतका दरले थप दस्तुर समेत लाग्नेछ। साथै तोकिएको समयमा कर विवरण पेश नगरेमा बुझाउन बाँकी करको प्रतिदिन ०.०५ प्रतिशत वा प्रति कर अवधि एक हजार रुपैयाँमध्ये जुन बढी हुन्छ सो रकम जरिवाना लाग्नेछ।
- मू.अ.कर बिजक जारी गर्दा ३ प्रति तयार गरी सक्कल प्रति प्रापकलाई, दोस्रो प्रति कार्यालय प्रयोजनका लागि र तेस्रो प्रति आफ्नो कारोबार प्रयोजनको लागि छुट्टाछुट्टै अभिलेख राख्नु पर्छ।

मदिरा, सुर्ती तथा अन्य अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्नेहरूले

- इजाजतपत्र नलिई कसैले पनि अन्तःशुल्क लाग्ने वस्तुको कारोबार वा अन्तःशुल्क लाग्ने सेवा कसैलाई प्रदान गर्नुहुँदैन।
- इजाजतपत्र सबैले देख्ने गरी कारोबारस्थलमा राख्नु पर्नेछ।
- कुनै इजाजतपत्रवालाले तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण महिना भित्र इजाजत पत्र नवीकरण गराउनु पर्नेछ र उक्त इजाजत पत्रको अवधि १ आर्थिक वर्षसम्म रहनेछ।
- इजाजतपत्रवालाले चाहेमा तीन आर्थिक वर्षका लागि एकै पटक नवीकरण दस्तुर दाखिला गरी नवीकरण गराउन सक्नेछ।
- स्वयं निष्काशन प्रणाली लागू हुने सुर्तीजन्य वस्तु बाहेकका अन्य वस्तुको लागि दिइएको इजाजतपत्र प्रत्येक आ.व.मा नवीकरण गर्नुपर्ने छैन।
- कुनै व्यक्तिले आफ्नो कुल परम्परा एवं संस्कृतिका लागि निजी उपयोग गर्न एक पटकमा पाँच लिटरसम्म रक्सी र दश लिटरसम्म जाँड बनाउन इजाजतपत्र लिन नपर्ने। तर यसरी रक्सी र जाँड वर्षको ६ पटकभन्दा बढी बनाउन पाइने छैन। रक्सी र जाँड बनाउने व्यक्तिले त्यसको सूचना अन्तःशुल्क अधिकृतलाई दिनुपर्दछ।

आयकर ऐन, २०५८ को दफा ९६ बमोजिम आय विवरण पेश नगरी नन्फाइलर रहेका करदाताहरूको विवरण निम्न लिङ्कबाट हेर्न सकिने व्यहोरा अनुरोध छ ।

लिङ्क: <https://ird.gov.np/public/pdf/७०३४८४४७.pdf>

कार्यालयको सम्पर्क नं.- ०५७-५२३१०१, ०५७-५२१९९८, ०५७-५२०३०८

ईमेल: iro18@ird.gov.np

वेबसाईट: <https://ird.gov.np/branch/iro-hetauda>

फेसबुक पेज: <https://www.facebook.com/irohetauda/>